



बडिगाड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

ग्वालिचौर बागलुङ्ग

४ नं. प्रदेश नेपाल

प.सं.

च.नं.

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशन मिति: २०७५/३/२४

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ उपदफा २ को खण्ड घ(२),(६) र बडिगाड गाउँपालिकाको आर्थिक ऐन २०७५ को दफा ६ र १३ बमोजिम आ.व. २०७५/०७६ को २०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्मका लागि कर संकलन तथा ढुङ्गा, गिट्टी तथा बालुवा रोडा बिक्री गर्ने कार्य ठेक्काबाट गराउन पर्ने भएकाले ईच्छुक फर्म तथा व्यक्तिबाट तपसिलमा उल्लेखित विषय र सर्तहरूको अधिनमा रहि यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र गोप्य सिलबन्दी बोलपत्र आह्वान गरीन्छ।

क्र.सं.	विषय	कार्यालयले तोकेको न्यूनतम मुल्य	ठेक लाग्ने अबढी	बोलपत्र नं.
१	पूर्वाधार उपयोग कर तर्फ:			
	क: गुल्मी जिल्ला मुसीकोट न.पा.बाट हाडिखोला नाका प्रवेश हुने सवारी कर	रु.५०००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त	BDG/1/KA
	ख: खर्बाङ्ग दगातुन्डाँडा हुँदै सिसाखानी सडक सवारी कर	रु.३०००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्म	BDG/1/KHA
	ग: ग्वालिचौर जलजला रणसिंहकिटेनी र सडक सवारी कर	रु.४०००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्म	BDG/1/GA
	घ: भिमगाढ डाँडागाउँ माझखर्क असार / भिमगाढ टुनीवोट सडक डाँडागाउँ नाका सवारी कर	रु.२०००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्म	BDG/1/GHA
	ङ: भिमगिठे दर्लिङ्ग सडक सवारी कर	रु.१०००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्म	BDG/1/NA
	च: रीघा सिसाखानी सडक	रु.१०००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त सम्म	BDG/1/CHA
२	निकासीकर तर्फ:			
	यस गाउँपालिका बाट निकासी भई जाने कानुना द्वारा निशेधित जनावर	रु.१५००००/-	२०७५ श्रावण १ देखि २०७६ अषाढ मसान्त	BDG/2/KA



बडिगाड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

ग्वालिचौर बागलुङ्ग

४ नं. प्रदेश नेपाल

प.सं.

च.नं.

	बाहेकका जनावरहरुको हाड, सिङ्छाला,खुर, जडीबुटी, लोक्ता, खेतो, प्रशोधित पानी,खर, पराल, वनकस र पुन प्रयोग हुने बस्तुहरु		सम्म	
३	गिट्टी बालुवा, ढुङ्गा र रोडा बिक्री			
	क: बडिगाड गा.पा. वडा नं.६ भुजुन्ने देखि माथि र वडा नं. ७ भिमगाड सिसनेरी क्षेत्र र दर्लिङ्ग खोला क्षेत्र	रु.५०००००/-	२०७५ श्रवाण १ देखि २०७६अषाढ मसान्त	BDG/3/KA
	ख-बडिगाड गा.पा. वडा नं.२मा पर्ने दरम खोला र खर्बाङ्ग मर्यान घाट देखि कालीरह हुदै लब्दी खोला सम्म बडीखोलामा	रु.८०००००/-	२०७५ श्रवाण १ देखि २०७६अषाढ मसान्त	BDG/3/KHA
	ग-बडिगाड खोला र लब्दीखोलाको दोभान देखि भुजुन्ने सम्मको बडिगाडखोला क्षेत्रमा	रु.२०००००/-	२०७५ श्रवाण १ देखि २०७६अषाढ मसान्त	BDG/3/GA

सर्तहरू:

१-यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले सातौं दिनको कार्यालय समय सम्म बोलपत्र फाराम रु.१०००(एक हजार रुपैयाँ मात्र) भुक्तानी गरी बडिगाड गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिने छ। एउटा कामको लागी एउटा बोलपत्र फाराम खरीद गर्नु पर्ने छ। सूचना प्रकाशन भएको मितिले सातौं दिन (अन्तिम दिन) बिदा परेमा सोको भोलि पल्ट दिनको ११ बजे सम्म बोलपत्र फाराम खरीद गर्न सकिने छ।

२-प्रथम पटक सूचना प्रकाशन भएको मितिले आठौं दिनको दिउसो १ बजे सम्म बोलपत्र दाखिला गर्न सकिने छ। सोहि दिनको दिउसो ३ बजे कार्यालय प्रतिनीधि र बोलपत्र दाताको रोहवरमा कार्यालयमा नै बोलपत्र खोलिनेछ। उक्त दिन बिदा परेमा त्यसको भोलि पल्ट बोलपत्र खोलिने छ। बोलपत्र दाता उपस्थित नभएमा पनि बोलपत्र खोलन बाधा पर्ने छैन।

३-आफुले कबोल गरेको अंकको नेपाली नागरीक भए ५% र बिदेसी नागरीक भए १०% धरौटी रकम यस कार्यालयको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं ०२२०३०००००००३००००४६मा जम्मा गरी सोको सक्कलै भोचर सहित पेस गर्नु पर्नेछ।



बडिगाड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

ग्वालिचौर बागलुङ्ग

४ नं. प्रदेश नेपाल

प.सं.

च.नं.

४-कार्यालयको छाप र कार्यालय प्रमुखबाट प्रमाणित नभएको बोलपत्र फारामलाई मान्यता दिईने छैन। बोलपत्र साथ नागरीकताको प्रमाणपत्रको प्रतिलिपी र फर्म भए फर्म दर्ता प्रमाण पत्र, फर्म नविकरण, आय कर दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपीहरू पेश गर्नु पर्नेछ।

५-जुन ब्याक्ति वा फर्मको नामबाट बोलपत्र खरीद भएको हो सोही ब्याक्ति वा फर्मको नामबाट मात्र बोलपत्र दर्ता गर्न सकिनेछ। अन्य ब्याक्ति वा फर्मबाट दर्ता गराईएको बोलपत्रलाई मान्यता दिईने छैन।

६-प्रत्येक बोलपत्रको छुट्टा छुट्टै खाममा आफुले कबोल गर्न चाहेको विषय वा शिर्षकको सूचनामा उल्लेखित बोल पत्र नं. सहित कामको विषय वा शिर्षक लेखि बोलपत्र सिलबन्दी गरी पेश गर्नु पर्ने छ।

७-बोलपत्र सकारे बापत नियमानुसार आफुले बुझाउन पर्ने सम्पूर्ण रकम ठेकदार स्वयंले बुझाउन पर्ने छ। सम्झौताको लागी स्वीकृत बोलपत्र दाताले आफुले कबोल गरेको कुल रकम तीन किस्ता गरी बुझाउन सक्ने छ। यसरी बुझाउने किस्ता मध्ये प्रथम किस्ता बापत ४०% रकम सम्झौता गर्ने समयमा बुझाउन पर्ने छ। बाँकी रकमको हकमा नेपाल सरकारको मान्यता प्राप्त बैकबाट यस कार्यालयको नाममा २०७६ श्रावण मसान्त सम्मको लागी जारी भएको अग्रिम भुक्तानी बैक ग्यारेन्टी वा नगद जमानत पेश गर्नु पर्ने छ।

८-आफुले कबोल गरेको ठेक अंकको रकम एकमुष्ट अग्रिम बुझाउने बोलपत्र दातालाई कबोल अंकको ५% सम्म छुट दिई सम्झौता गर्न सकिने छ। तर धरौटीको रकमलाई सो रकममा समाबेस गरीने छैन।

९-नदी खोला किनारबाट ढुङ्गा, गट्टी, बालुवा उत्खनन गर्दा पुल सडक बाध आदी भौतिक निर्माणको बस्तुलाई बाधा नपर्ने गरी गर्नु पर्नेछ। निशेधित क्षेत्र वा ब्याक्तिको नाममा दर्ता भएको जग्गाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न पाईने छैन।

१०-ठेकेदारले सम्झौता पत्रमा तोकिएको बस्तुहरूमा मात्र तोकए बमोजिमको दर रेटमा कर दस्तुर असुल गर्नु पर्ने छ। प्रचलित ऐन नियम कानुन सम्झौता र सूचनाको शर्तहरू विपरीत कार्य गरेमा जुनसुकै समयमा पनि कार्यालयले सम्झौता तोड्न सक्नेछ र त्यसबाट कार्यालयलाई हुने हानी नोक्सानी ठेकेदारबाट सरकारी बाँकी सरह असुल उपर गरीने छ।

११-प्रचलित नियम विपरीत कर असुल गर्न वा एउटा स्थानिय तहले लिएको करको प्रमाण हुँदाहुँदै दोहोरो हुने गरी कर असुल गर्न पाईने छैन।



बडिगाड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

ग्वालिचौर बागलुङ्ग

४ नं. प्रदेश नेपाल

प.सं.

च.नं.

१२-बडिगाड गाउँपालिकालाई तिर्नु पर्ने रकम तथा जिन्सी सामानहरू बक्यौता देखिएमा त्यस्ता ब्याक्तिहरू र तीनका एकासंगोलमा रहेका परीवारको ब्याक्तिहरूको नाममा समेत बोलपत्र स्वीकृत गरीने छैन।

१३-बडिगाड गाउँपालिकाले आफै अमानतबाट संचालन गरेको योजनाहरूको लागी चाहिने गिट्टी बालुला ढुङ्गामा कर लिन पाईने छैन।

१४-बोलपत्र स्वीकर्त गर्ने आंसिक स्वीकृत गर्ने र स्वीकृत नगर्ने सम्पूर्ण अधिकार बडिगाड गाउँपालिकामा सुरक्षित रहने छ।

१५-गाउँपालिकाले तोकेको कर संकलन केन्द्रमा कर दस्तुर उठाउने वस्तुको स्पस्ट सूचि राख्नु पर्नेछ।

१६-ठेक्का अवधि समाप्त भए पछि कर चुक्ता गरेको प्रमाण पत्र पेश गरेपछि मात्र धरौटी रकम फिर्ता दिईनेछ।

१७-बन्द हडताल चक्काजाम वा अन्य कुनै कारण देखाई कार्यालयमा मिनाह माग गर्न पाईने छैन।

१८- नेपाल सरकार प्रदेश सरकार र यस कार्यालयबाट समय समयमा दिईएको नीति निर्देशनहरू पालना गर्नु सम्बन्धित ठेकदारको कर्तव्य हुनेछ।

१९-नेपाल सरकारको कुनै पनि निकायले संचालन गरेको सवारी साधनमा उल्लेखित कर लगाउन पाईने छैन।

२०-ठेक्का सम्बन्धी कुनै बिबाद भएमा आपसी सहमतिबाट टुङ्गो लगाईने छ। यदि सहमति हुन नसके गाउँपालिकाको निर्णय अन्तिम हुने छ।

२१-ठेकदारले बोलपत्र स्वीकृत भएको ७ दिन भित्र सम्झौता गर्नको लागी कार्यालयमा सम्पर्क गरी सक्नु पर्ने छ। तोकिएको अवधि भित्र सम्झौता गर्न नआएमा धरौटी जफत गरी नियमानुसार ठेक्का ब्यवस्थापन प्रक्रिया अगाडी बढाईनेछ।

२२-बोलपत्र सम्बन्धी थप जानकारी आवश्यक भएमा कार्यालयमा सम्पर्क गर्न सकिने छ। करको दर रेट बोलपत्र फाराममा उल्लेख हुने छ।

२३-प्रारम्भिक वातावरणीय परीक्षणबाट औल्याईएका सुझावहरूलाई पालना गर्नु पर्नेछ।

२४-यसमा उल्लेख नभएको थप कुराको हकमा प्रचलित कानुन बमोजिम हुनेछ।